

सिवाइसी सन्देश

सिवाइसी साकोसको वीमासिक प्रकाशन

CYC SANDESH

अंक ८, २०७८ साउन



यस अंकमा

- सिवाइसी समाचार
- सदस्यहरुको सफलताको कथा
- सिवाइसी साकोसका प्रविधिगत सेवाहरु



वडा स्तरीय वित्तीय तथा प्रविधि साक्षरता कार्यक्रम तथा सहकारी

तथा वित्तीय व्यवस्थापन तालिम सम्पन्न

जैमिनी न.पा. बागलुङको आर्थिक सहयोग र सिवाइसी साकोसको व्यवस्थापन तथा समन्वयमा मिति २०७८ चैत्र २२ देखी बैशाख ८, २०७९ गते सम्म जैमिनी न.पा. का बिभिन्न वडामा वित्तीय साक्षरता तथा प्रविधि शिक्षा कार्यक्रम सम्पन्न भएको छ। सिवाइसी साकोसका प्रवन्धक कवि न्यौपाने र सहायक प्रवन्धक शिवप्रसाद शर्माले सहजीकरण गर्नुभएको कार्यक्रमको उद्घाटन तथा समापन सत्र सिवाइसी साकोसका सञ्चालक समिती सदस्य श्री कृष्णप्रसाद रिजाल ज्यको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा समाज कल्याण उपभोक्ता सहकारी संस्था लि। का अध्यक्ष नारायण सापकोटा, स्थानीय समाजसेवी लक्ष्मीनारायण सापकोटा लगाएतले सहकारीता र वित्तीय साक्षरता तथा प्रविधि शिक्षा कार्यक्रमको महत्वका बारे बोल्नु भएको थियो। कार्यक्रममा जैमिनी न.पा का बिभिन्न १० ओटा वडा बाट करिव ५०० जनाको सहभागीता रहेको थियो।

साथै, जैमिनी न.पा मा २०७८ चैत्र १८ र १९ गते भएको सहकारी तथा वित्तीय व्यवस्थापन तालिममा पनि सिवाइसी साकोसले सहकार्य गरेको थियो । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जैमिनी नगरपालिकामा सञ्चालित सहकारीका सञ्चालक र व्यवस्थापकहरुलाई दुई दिने तालिम दिएको हो । उक्त कार्यक्रममा जैमिनी न.पा भित्र पर्ने बिभिन्न ४० वटा सहकारीका प्रतिनिधीहरुको सहभागीता रहेको थियो जसमा सहकारीका शेयर सदस्यहरुलाई कसरी प्रभावकारी सेवा दिने लगाएतका विषयमा तालिम केन्द्रित भएको थियो ।



२०७८ चैत्र १८ देखी २०७९ बैशाख १०, जैमिनी न.पा बागलुङ



सेवाकेन्द्र स्तरिय वित्तीय तथा प्रविधि साक्षरता कार्यक्रम सम्पन्न

सिवाइसी साकोसको व्यवस्थापन र सिवाइसी साकोसका सेवाकेन्द्रको समन्वयमा बागलुङ जिल्लाका विभिन्न ठाँउमा वित्तीय साक्षरता तथा प्रविधि शिक्षा कार्यक्रम सम्पन्न भएको छ।

सिवाइसी साकोसका प्रबन्धक कवि न्यौपाने, सहायक प्रबन्धक शिवप्रसाद शर्मा र सूचना तथा प्रविधि विभाग प्रमुख सुदिप पौडेलले सहजीकरण गर्नुभएको कार्यक्रमका बागलुङको जैदि, अर्जेवा, मालिका, बोबाङ, तंग्राम, ताराखोला, पर्वतको पाङ, बेनीको रत्नेचौरमा सन्चालन भएका थिए। कार्यक्रममा बचतको योजना, बचत गर्दा बुझ्नु पर्ने कुराहरू, ऋण लिदा बुझ्नु पर्ने कुराहरू, वित्तीय स्वतन्त्रता

तथा वित्तीय योजनाहरू, सिवाइसी सहकारीले के कस्ता सेवा सुबिधाहरू आफ्ना सदस्यहरूलाई प्रदान गर्दछ जस्ता कुराहरू प्रबन्धक र सहायक प्रबन्धक ज्यूले जानकारी दिनु भएकै थियो भने सूचना तथा प्रविधि सम्बन्धि मोबाइल बैङ्किङ, ATM, QR, Miscall Banking, SMS Banking आदी जस्ता सेवा सुविधा, प्रयोग र यसका फाइदाका बारेमा सूचना तथा प्रविधि प्रमुख श्री सुदिप पौडेल ज्यूले सहजीकरण गर्नुभएको थियो। उक्त कार्यक्रममा बागलुङ जिल्लाका विभिन्न भेगका ६२१ जना सदस्यहरूको उपस्थिति रहेको थियो। छलफल गर्न तयार रहेको बताउनु भयो।



तंग्राम



जैदि



सेवाकेन्द्र संचालन तथा व्यवस्थापन उपसमिती क्षमता विकास तालिम सम्पन्न

सिवाइसी साकोसको दुइ दिने सेवाकेन्द्र संचालन तथा व्यवस्थापन उपसमिती क्षमता विकास तालिम बागलुङमा सम्पन्न भएको छ। नफेस्कनका महासचिव दामोदर अधिकारीले सहजीकरण गर्नुभएको कार्यक्रममा सिवाइसी साकोसका नयाँ तथा पुनर्गठन भएका आठ वटा सेवाकेन्द्रका व्यवस्थापन उपसमिति सदस्य पदाधिकारीको सहभागीता रहेको थियो । कार्यक्रममा सिवाइसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले व्यवस्थापन उपसमिती संस्थाको खम्बा को रूपमा काम गर्न पर्ने र यस्ता तालिमले संस्थालाई निकट भविष्यमा राम्रो वाटेमा हिंड्न मद्दत पुऱ्याउने कुरा व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमका सहजकर्ता दामोदर अधिकारीले उपसमितीको कार्य, संस्थामा उपसमितीको भूमिका तथा संस्थाका साना-साना कामहरु कैसरी गर्ने भन्ने कुरा व्यावहारिक र रमाईलो सैलिमा प्रकट गर्नुभएको थियो । उक्त कार्यक्रमको समापन संस्थाका अध्यक्ष ज्युले गर्नुभएको थियो भने कार्यक्रममा आठ वटा सेवाकेन्द्र बाट ३४ जनाको उपस्थिती रहेको थियो ।





सदस्यको नाम : मधु वि.क
सदस्यता नं. : ०१७०००१९१
सदस्यको व्यवसाय : बगुर पालन
सदस्यको फोन नं. : ९८०५१०९१९७

मेरो सफलताको आधार सिवाइसी



गाँठमा केही टोजगाटीको अवशट नभएकोले वैदेशिक टोजगाटीको झिलझिलामा घिरेझिएको म, विदेशको दुःख कष्ट ट दुःख गटे घटाघटको पैसा नभएकोले म आफ्नै देश फर्किन चाध्य भए । विदेशघाट फर्किए अँगै विदेशको दुःख सम्झदा फेटी विदेश जान मन भएन । यस सिवाइसी साकोसको सेवा सुविधाको चाटेमा धुम्दै जाँदा राम्रो लागि मिति २०७७/१०/२१ मा सिवाइसी साकोस अर्जेवा सेवाकेन्द्र च्याता श्रेयट सदस्य पनि बने । आफु अगं भएको टकम ले आफ्नै गाउँ घटमा सेवा दिनको लागी आशी चाउसो अर्जापने आशान व्यवसाय शुरु गटे । ट सिवाइसी साकोस च्याता मिति २०७८/०९/२३ मा रु २०००००-(अक्षरुपी रु दुई लाख रुपैया मात्र) ऋण लिई आफ्नै गाँठमा नै घंगुटपालन शुरु गटे । मेरो श्रमती यामकुमाटी घि क को नाममा श्रेयट सदस्यता लिन सफल भए । सिवाइसी साकोस घाट लिएको टकम घाट आधुनिक खोट निर्माण गटी ७ वटा घंगुट टाखी व्यवसाय शुरु गटे । मिति २०७८/०६/१७ मा छोटी सुप्रिया घि क लाई पनि घालघचतकर्ताको रुपमा घचत खाता अमेत थप गटाउन सफल भए । अहिले घंगुटपालनघाट राम्रो आमदानी हुदै आईहेकोले अझै थप घृद्धि गटाउने ओच लिएको छु ट हटेक पटकको आर्थिक समस्याको समाधान यस सिवाइसी साकोस बनेको छ, धन्यवाद तथा आशाट प्रकट गर्दछु । जय सिवाइसी, जय सहकारी !!

सबसेस
स्टोरी



सहकारीको ऋण असुली भएन ! कानूनले के भन्छ ?

सहकारी संस्थाले आफ्ना सदस्यहरूलाई गरेको ऋण लगानी नै सहकारीको मुख्य सम्पत्ति हो । नेपाल जस्तो बचत तथा ऋण सहकारी संस्थाको बाहुल्य भएको देशमा सहकारी संस्थाले गरेको ऋण बेलैमा असुल हुन सकेन भने सिंगो सहकारी क्षेत्रलाई नै ठूलो असर पर्दछ । सहकारी संस्थाले गरेको ऋण लगानीको असुली निर्धारित अवधिमा हुन सकेन भने बचतकर्ताहरूको रकम जोखिममा पर्दछ र सिंगो संस्थाको बित्तीय र संस्थागत स्वास्थ्य संकटमा पर्दछ । सहकारीमा ऋण असुली सरल ढंगले होस् र सहकारी संस्था ऋणी असुलीको कारणले जोखिममा नपरोस् भनी सहकारी ऐन २०७४ को दफा ७९, ८०, ८३, ८४ र ८५ र सहकारी नियमावली २०७५ को दफा ३० देखि ३६ सम्ममा ऋण असुलीका लागि निम्न अनुसार कानूनी व्यवस्था रहेको छ ।



दामोदर पंगेनी

किस्ताको भाखा नाघेको तर ऋणको भाखा ननाघेको अवस्थामा

क) ऋण तिर्ने अवधि पूरा नहुँदै सहकारी संस्थामा राखेको धितोको मूल्यांकन घटन गएमा (बाटो बनाउन, अन्य कुनै परियोजना संचालन गर्न, सरकारले अधिग्रहण गर्न सक्दछ, जमिनमा नदीले कटान गरेको, अन्य प्रकोप वा अन्य कुनै कारणले घटन सक्दछ ।

१) ऋणी सदस्यलाई थप धितो राख्न लगाउन सकिने ।

२) ऋणी सदस्यले थप धितो राख्न नमानेमा ऋणी सदस्यको नाममा रहेको चल अचल सम्पत्ति, बैंक खाता सम्बन्धित कार्यालय मार्फत रोक्का गर्न सक्ने व्यवस्था छ ।

ऋणको भाखा नाघेमा

ख) ऋणको अवधि पूरा हुँदा समेत ऋणको साँवा, व्याज र जरिवाना चुक्ता नभएमा:

१) ऋणी सदस्यले संस्थालाई बुझाउन पर्ने साँवा, व्याज, जरिवानाको रकम अंक र अक्षरमा स्पष्ट खुलाई ३५ दिनको म्याद दिई संस्थामा आई बुझाउनु भन्ने पत्र पठाउने । यदि तिरी सकेको दावी गरेमा तिरेको विल, रसीद, प्रमाण लिइ आउनु भनी पत्र पठाउने ।

२) पहिलो पटक ३५ दिनको म्याद दिँदा समेत ऋणी सदस्य संस्थामा ऋण चुक्ता गर्न नआएमा संस्थाले ऋणी सदस्यलाई पुन ३५ दिनको म्याद दिई उक्त अवधि भित्र संस्थालाई तिर्नु पर्ने साँवा, व्याज, जरिवाना ऋणी सदस्यले चुक्ता नगरे धितो लिलाम गर्न लागेको दोस्रो पत्र दिने ।



सहकारीको ऋण असुली भएन ! कानूनले के भन्छ ?

- ३) ऋण चुक्ता नगरे धितो लिलामी गर्न लागेको सूचना कम्तीमा एउटा स्थानीय वा राष्ट्रिय दैनिक पत्रिकामा ३५ दिनको म्याद राखी प्रकाशन गर्ने ।
 ४) दोस्रो पत्रको म्याद भित्र ऋण चुक्ता नगरे धितो लिलामी गर्न लागेको सूचना संस्थाको कार्यालय, स्थानीय सरकारको वडा कार्यालय र अन्य सार्वजनिक स्थानमा पनि टाँस्ने ।

नोट: संस्थाले तयार गरेको दोस्रो पत्र बुझाउन जाँदा ऋणी सदस्यले नबुझेमा वा ऋणी सदस्य नभेटिएमा समेत दैनिक पत्रिकामा प्रकाशित सूचनाको आधारमा संस्थाले लिलाम प्रक्रिया अगाडि बढाउन सक्ने व्यवस्था नियमावली उल्लेख रहेको छ ।

- ५) ऋणी सदस्यलाई दोस्रो पटक ३५ दिनको म्याद दिँदा समेत ऋण चुक्ता नगरेमा संस्थाले दैनिक पत्रिकामा प्रकाशित सूचना अनुसार कार्यालय खुल्ने समय देखि कार्यालय बन्द हुन भन्दा १ घण्टा पहिले लिलामी प्रक्रिया पुरा गर्नु पर्दछ । पत्रिकामा प्रकाशित सूचना अनुसार लिलाम गर्ने दिन बिदा परेमा भोलिपल्ट लिलाम प्रक्रिया अगाडि बढाउन पर्दछ ।
 ६) धितो लिलाम बिक्री गर्दा लिलाम बिक्री गर्ने चलअचल सम्पत्तिको मोल सम्बन्धित वडा कार्यालयको प्रतिनिधि, मालपोत कार्यालयको वा स्थानीय पालिकाको मालपोत फाँट हेर्ने कर्मचारी, सम्बन्धित विषयको प्राविधिक, सम्बन्धित संस्थाको व्यवस्थापक सहितको टोलीले कायम गरी उक्त मोलबाटै लिलामको शुरु गर्न पर्दछ ।
 ७) लिलाम गर्दा डाँक वढाबढमा जसले धेरै डाँक बोल्दछ उसको नाममा लिलाम बिक्री स्वीकृत गर्नु पर्दछ ।

नोट: डाँक वढाबढमा संचालक समिति, लेखा समिति, उपसमितिका पदाधिकारी, कर्मचारी र उनीहरूको नजिकका नातेदारले भाग लिन नपाउने व्यवस्था सहकारी नियमावलीमा रहेको छ।

- ७) डाँक वढाबढ गर्दा डाँक बोलेको रकमलाई अंक र अक्षरमा डाँक वढाबढ फारममा लेखाई सहीछाप गराउने।
 ८) डाँक वढाबढमा सबै भन्दा धेरै डाँक गर्ने ब्यक्तिबाट डाँक रकमको १० प्रतिशत रकम डाँक वढाबढ सम्पन्न हुँनासाथ लिई बाँकी रकम डाँक वढाबढ गरेको मितिले ७ दिन भित्रमा लिने र ७ दिन भित्रमा संस्थालाई बाँकी रहेको ९० प्रतिशत रकम नबुझाएमा धरौटी बापत राखेको १० प्रतिशत रकम जफत हुने करार डाँक वढाबढ गर्ने ब्यक्ति संग गर्न पर्दछ ।
 ९) संस्थाले ऋणी सदस्यको धितो लिलाम गर्दा कुनै पनि ब्यक्तिले धितो सकार नगरेमा संस्थाले उक्त धितो सकार गर्न सक्दछ।
 १०) कसैले धितो सकार नगरी संस्थाले आफ्नो नाममा गरेको सकार गरेको धितोको सम्बन्धित ऋणी सदस्यले ऋणको साँवा, ब्याज, जरिवाना र लिलाम प्रक्रियामा लागेको खर्च संस्थालाई तिरी धितो फिर्ता लिन चाहेमा धितो लिलाम गरेको ६ महिना भित्रमा संस्थाले सम्बन्धित ऋणीलाई फिर्ता दिनु पर्दछ ।



सहकारीको ऋण असुली भएन ! कानूनले के भन्छ ?

- ११) लिलाम बिक्री गर्दा जिल्ला प्रशासन कार्यालय वा लिलाम बिक्री गर्ने स्थान नजिकको सरकारी कार्यालयको प्रतिनिधि र स्थानीय वडा कार्यालयको प्रतिनिधिलाई साक्षी राखी मूलका उठाई लिलाम बिक्री प्रक्रिया अगाडि बढाउन पर्दछ ।
- १२) लिलाम बिक्री गर्दा सम्बन्धित ऋणीलाई समेत पत्र पठाई लिलामी प्रक्रियामा भाग लिन जानकारी गराउन पर्दछ ।
- १३) जिल्ला प्रशासन कार्यालय, सरकारी कार्यालय, वडा कार्यालयका प्रतिनिधि तथा सम्बन्धित ऋणी उपस्थित नभएमा पनि लिलाम प्रक्रिया अगाडि बढाउन सकिन्छ ।
- १४) लिलामको लागि दैनिक पत्रिकामा सूचना प्रकाशित भईसकेपछि सम्बन्धित ऋणी सदस्य संस्थाको कार्यालयमा आई परे ऋण चुक्ता गरेमा वा केही ऋण चुक्ता गरी बाँकी रकम निश्चित अवधि भित्र तिर्ने म्याद माग्दा संस्थाले केही समय उपलब्ध गराउन उचित ठानी ऋणी सदस्य र संस्थाबीचमा सहमति भएमा सहकारी संस्थाले लिलाम प्रक्रियालाई केही समयका लागि स्थगित गर्ने सक्दछ ।
- १५) ऋणी सदस्यले तिर्नु पर्ने ऋणको साँवा, ब्याज, जरिवाना र असुली प्रक्रियामा लागेको खर्च रकम धितो लिलामबाट असुल हुन नसकेमा ऋणीको स्वामित्वमा रहेको अन्य जायजथाबाट समेत असुल गर्न सक्दछ ।
- १६) ऋणी सदस्यको ऋण असुल गर्न संस्थामा राखेको धितो लिलाम गर्दा समेत ऋणी परे असुल हुन नसकेमा अन्य जायजथाबाट असुल गर्न लिलामको प्रक्रिया अगाडि बढाउन सकिने छ । अन्य जायजथाबाट लिलाम गरी असुली गर्दा उक्त सम्पत्तिमा सरकारी बाँकी असुल गरी बाँकी रकममा सहकारी संस्थाको अगाधिकार रहने व्यवस्था छ ।
- १७) ऋणी सदस्यको धितो लिलाम गर्दा ऋणी सदस्यले तिर्नु पर्ने रकम भन्दा बढी रकममा लिलाम भएमा ऋण चुक्ता गरी बाँकी रहेको रकम सम्बन्धित ऋणी सदस्यलाई नै उपलब्ध गराउन पर्दछ ।
- १८) ऋणी सदस्यले तिर्नु पर्ने ऋण संस्थालाई भुक्तानी नगरेमा ऋणी सदस्यलाई कालोसूचीमा राख्न सक्ने व्यवस्था रहेको छ ।

सहकारी संस्थाहरूले माथिका कानूनी व्यवस्थालाई कार्यान्वयन गरिरहँदा आफ्नो संस्थाका ऋण असुली नीति, नियमावली, कार्यविधिहरू संघीय, प्रादेशिक र स्थानीय सहकारी ऐन, नियमावली संग बाझिने खालका छन् भने छिटो भन्दा छिटो सहकारी कानून संग नबाझिने गरी संशोधन समेत गर्नु आवश्यक छ ।

-दामोदर पंगेनी, कोषाध्यक्ष, जिल्ला सहकारी संघ लिमिटेड रुपन्देही



सिवाईसी
बचत तथा ऋण सहकारी संस्था लिमिटेड
CYC Saving & Credit Cooperative Society Ltd.

CYC MOBILE BANKING

रिचार्ज (टपअप) तथा बिल भुक्तानी

Ncell **smart cell** **CDMA** **ल्यान्डलाईन** **बिजुली** **पानी**

हवाईजहाज टिकट

Buddha Air **Yeti Airlines** **Guna Airlines** **shree airlines** **Saurya Airlines**

टिभि रिचार्ज (टपअप)

DishHome **clear tv** **MAX TV** **SIM TV** **mero TV** **SKY** **prabha TV**

ईन्टरनेट बिल भुक्तानी

FIBER **WiMAX** **SUBISU** **BarahiNet** **CLASSIC TECH** **broadlink**

WebSurfer **TechMinds Network** **vianet** **WORLDLINK**

ईन्सुरेन्स

NEPAL LIFE **Surya Life** **PRIME Life** **Mahalaxmi Life** **prabha Life** **Jyoti Life**

Reliable Life **SURLIFE** **Sanima Life Insurance** **AS & AN** **Citizen Life** **GURAN**

वालेट लोड

eSewa **khatti** **IME pay**

अन्य सुविधाहरू

- बैंक रकमान्तर - डाटा प्याक खरिद - चेक अनुरोध
- ब्यालेन्स जाँच - ऋण किस्ता भुक्तानि - क्यू आर स्वयान

अनेक उपयोगिताहरूको लागि
एउटै **SMART CHOICE**
SCT-UPI | DEBIT CARD

SCT

वृहत पहुँच सुरक्षित
भरपर्दो नगद-रहित

सिवाईसी
बचत तथा ऋण सहकारी संस्था लिमिटेड
CYC Saving & Credit Co-operative Society Ltd.

623477 9823XXXXXXXXXX
EXP 12/30
TACHARYA

UnionPay
银联

SCT

“माध्यम एक, उपयोग अनेक”

सिवाईसी
बचत तथा ऋण सहकारी संस्था लिमिटेड
CYC Saving & Credit Cooperative Society Ltd.

नगदलाई नाइ भनौं, QR लाई स्वीकारौं

सिवाईसी स्मार्ट बैकिङ
एप्लीकेसन मार्फत सजिलै
QR SCAN and PAY
गरौं ।

Go digital, Go smart

Available on :